

भाग २

श्री ५ को सरकार

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एककाईसौं वर्षमा संसदले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ।

२०४९ सालको ऐन नं ४६

१. तथी गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि चाप विरुद्धावली विराजमान मानोन्नत महेन्द्रमाला परम नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद परम प्रोज्ज्वल नेपालतारा परम पवित्र उँरामपट्ट परम ज्योतिर्स्य सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम्।

वन जड्डालको संरक्षण र सुधायवस्था गर्न बनेको ऐन

प्रस्तावना : सर्वसाधारण जनताको आधारभूत आवश्यकता पूरा गर्न, सामाजिक तथा आर्थिक विकास गर्न तथा स्वस्थ वातावरणको प्रवर्द्धन गर्न र राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्थित वन, संरक्षित वन, सामुदायिक वन, कबुलियती वन र धार्मिक वनको रूपमा व्यवस्थापन गरी वनको विकास, संरक्षण तथा वन

१०२५

(२६)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

यैदावारको सदुपयोग गर्ने र निजी बनको संरक्षण र
विकासमा सहयोग पु-याउन बाझ्छनीय भएक्नेछे।

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विश्रम
राहदेवको शासनकालको एककाइसी वर्षमा संसदले यो
ऐन बनाएक्नेछ।

परिच्छेद - १
प्रारम्भिक

१. संदिग्ध नाम र प्रारम्भ : (१) यस ऐनको नाम
"बन ऐन, २०४९" रहेकोछ।

(२) यो ऐन श्री ५ को सरकारले नेपाल
राजपत्रमा सचना प्रकाशित गरी तोकिदिएको
मितिदेखि प्रारम्भ हुनेछ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा
यस ऐनमा:-

(क) "बन" भन्नाले पूर्ण वा आंशिक
रूपमा रुद्धहरूले ढाकिएको दोष
सम्भनु पर्द्दा।

(ख) "बन सिमाना चिन्ह" भन्नाले
राष्ट्रिय बनको सिमाना
छुट्याउन लगाइएको काठ
दुङ्गा, सिमेन्ट वा अरु कुनै
वस्तुको रम्बा वा चिन्हपट
सम्भनु पर्द्दा र सो राष्ट्र दले
प्रचलित कानून बमोजिम जग्गा
नापजाँच गरी तयार गरेको
नक्सामा अड्कित बन सिमाना
चिन्ह समेतलाई जनाउनेछ।

१०२६

(२७)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(ग) "बन पैदावार" भन्नाले बनमा
रहेको वा पाइएको वा बनबाट
ल्याइएको देहायको पैदावार
सम्भनु पर्दै :-

(१) काठ, दाउरा, गोल,
रेरकच, सोटो,
काठको तेल, बोक्का,
लाहा, पिपला,
पिपली, वा

(२) रुख, पात, फल,
फूल, मौवा, चिराइतो,
कुटकी र सबै
प्रकारका जड्डली
जडीबूटी, बनस्पती
तथा तीनका
विभिन्न भाग वा
अङ्ग, वा

(३) चट्टान, माटो, ढुङ्गा,
गिद्दी, बालुवा, वा

(४) पशुपन्छी, बन्यजन्तु
र पशुपन्छी
वा बन्यजन्तुको
आखेटोपहारा।

(घ) "कार्य योजना" भन्नाले
वातावरणीय सन्तुलन कायम
राखी बनको विकास, संरक्षण
तथा बन पैदावारको उपयोग र
विक्री वितरण गर्न तयार
गरिएको र यस ऐन बमोजिम

स्वीकृत वनसम्बन्धी कार्य
योजना सम्भनु पछी।

- (अ) "राष्ट्रिय वन" भन्नाले निजी वन बाहेक नेपाल अधिराज्य भित्रको वन सिमाना लगाइएको वा नलगाइएको सबै वन सम्भनु पर्दछ र सो राढदले वनले घेरिएको वा वनको छेउछाउमा रहेको पती वा ऐलानी जग्गा तथा वनभित्र रहेका बाटो, पोखरी, ताल वा सोलानाला र बगर समेतलाई जनाउँछ।
- (ब) "सरकारद्वारा ठ्यवस्थित वन" भन्नाले परिच्छेद-३ बमोजिम श्री ५ को सरकारले ठ्यवस्थापन गर्ने राष्ट्रिय वन सम्भनु पछी।
- (च) "संरक्षित वन" भन्नाले विशेष वातावरणीय, वैज्ञानिक वा सांस्कृतिक महत्वको ठानी श्री ५ को सरकारले यो ऐन बमोजिम संरक्षित वनको स्पमा घोषित गरेको राष्ट्रिय वन सम्भनु पछी।
- (ज) "सामूदायिक वन" भन्नाले सामूहिक हितको लागि वनको विकास, संरक्षण र उपयोग गर्न दफा २५ बमोजिम उपभोक्ता

१०२५

(२९)

समूहलाई सुन्मिपएको राष्ट्रिय
वन सम्भनु पर्छ।

- (भ) "कबुलियती वन" भन्नाले दफा ३१ मा उल्लेखित उद्देश्यहरूको लागि प्रचलित कानून बमोजिम स्थापित कुनै संस्था, वन पेदावारमा आधारित उद्योग वा समुदायलाई दफा ३२ बमोजिम कबुलियती वनको रूपमा प्रदान गरिएको राष्ट्रिय वन सम्भनु पर्छ।
- (अ) "धार्मिक वन" भन्नाले वनको विकास, संरक्षण र उपयोग गर्न दफा ३४ बमोजिम कुनै धार्मिक निकाय, समूह वा समुदायलाई सुन्मिपएको राष्ट्रिय वन सम्भनु पर्छ।
- (ट) "निजी वन" भन्नाले प्रचलित कानून बमोजिम कुनै ठारिको हक पुग्ने निजी जग्गामा लगाई हुकाएको वा संरक्षण गरिएको वन सम्भनु पर्छ।
- (ठ) "मन्त्रालय" भन्नाले श्री ५ को सरकार वन तथा भू-संरक्षण मन्त्रालय सम्भनु पर्छ।
- (ड) "विभाग" भन्नाले श्री ५ को सरकारको वन विभाग सम्भनु पर्छ।

१०३०

(३०)

- (ठ) "जिल्ला वन अधिकृत" भन्नाले जिल्ला वन कार्यालयको प्रमुख सम्भनु पर्छ।
- (ण) "वन अधिकृत" भन्नाले विभाग र अन्तर्गतका कार्यालयहरूमा राटिएका सबै तहका राजपत्रांकित प्राविधिक कर्मचारीहरू सम्भनु पर्छ।
- (त) "वन सहायक" भन्नाले राजपत्रअनंकित प्राविधिक कर्मचारीहरू सम्भनु पर्छ।
- (थ) "समिति" भन्नाले दफा ९ बमोजिम गठित समिति सम्भनु पर्छ।
- (द) "उपभोक्ता समूह" भन्नाले सामुदायिक वनको व्यवस्था तथा उपयोग गर्न दफा ४२ बमोजिम दर्ता भएको उपभोक्ता समूह सम्भनु पर्छ।
- (घ) "वनसम्बन्धी पट्टा" भन्नाले दफा ३२ अन्तर्गत प्रदान गरिएको पट्टा सम्भनु पर्छ।
- (न) "पट्टाखाला" भन्नाले दफा ३२ बमोजिम वनसम्बन्धी पट्टा प्राप्त गर्ने व्यक्ति सम्भनु पर्छ।
- (प) "ओजार" भन्नाले वन होत्रमा आवाद वा रवजोत गर्न प्रयोग

१०३९

(३१)

गरिने सबै किसिमका कृषि औजार तथा रस विस्त्रया ताछने, काटने, गुकुरी, बठ्चरो, आरा तथा मेरीन समेत सम्भनु पर्छ।

- (फ) "बोभक वाहक" भन्नाले गाडा, द्रक, लहरी, मोटर, द्रेक्टर, नाउ, डुङ्गा वा बन पेदावार लादि रसाउने यस्तै अन्य साधन वा जनावर सम्भनु पर्छ।
- (ब) "चौपाया" भन्नाले जुनसुको जातको पालतु चारसुदै जनावर सम्भनु पर्छ।
- (भ) "टाँचा" भन्नाले काठ वा रडा रसमा लगाइने छाप, चिन्ह वा निशाना सम्भनु पर्छ।
- (म) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियमहरूमा तोकिएको वा तोकिए बमोजिम सम्भनु पर्छ।

परिच्छेद - २

राष्ट्रिय बनको सीमा निर्धारण र अन्य व्यवस्था

३. बन सिमाना : जिल्ला बन अधिकृतले यस परिच्छेदमा लेखिएका कुराहरूका अधीनमा रही सम्बन्धित जिल्लाको राष्ट्रिय बनको सिमाना छुट्याई बन सिमाना चिन्ह लगाउन सक्नेछ।

9032 (३२)

४. जग्गा प्राप्त गर्ने सूचना : (१) दफा ३ बमोजिम राष्ट्रिय वनको सिमाना छुट्याउँदा सो वन वा त्यसको सिमानाको संरक्षणको निमित्त जिल्ला वन अधिकृतले सो वन भित्रको वा सो वनको सिमानासंग जोडिएको सार्वजनिक वा कुनै व्यक्तिको निजी जग्गा र सो जग्गामा बनेको घर, छाप्रो समेत वनको सिमानाभित्र पारी छुट्याउन पर्ने भएमा सो को करण र त्यस्ता जग्गा प्राप्त गर्ने कुराको सार्वजनिक सूचना सम्बन्धित व्यक्तिको घर देलो र गाउँ विकास समिति वा नगरपालिकाको कार्यालय, माल वा मालपोत कार्यालयमा र सो जग्गा भएको स्थानमा सबैले देख्ने गरी टाँस गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको सूचनामा देहायक बुराहरू समेत खुलाउनु पर्नेछः-

(क) प्राप्त गरिने जग्गा वा घरको दोत्रफल र चार किल्ला तथा जग्गाको किसिम,

(ख) त्यस्तो जग्गामा हक्केया भएको वा भोगचलन गरिरहेका सरोकारवाला व्यक्तिहरूले यो सूचना टाँस भएको वा जानकारी पाएको मितिले बाटोको म्याद बाहेक सतरी दिन भित्र जिल्ला वन अधिकृत सम्हा आपनो हक्कभोगको प्रमाण सहित दातिपूर्तिको माग दावी गरी दर्शास्त दिन आउनु र सो म्याद भित्र दर्शास्त दिन नआएमा पछि कुनै उजुर लाग्ने छैन भन्ने कुरा।

५. घर जग्गा प्राप्त गर्ने कुरामा उजुर गर्ने : (१) दफा ४ को उपदफा (१) बमोजिम घर जग्गा प्राप्त गरिने कुराको सूचना टाँस भएकोमा सो सूचनामा चित नबुझने सरोकारवाला ठ्यक्तिले सो सूचना टाँस भएको मितिले बाटोको म्याद बाहेक वैतीस दिनभित्र समिति समक्ष उजुर दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम परेको उजुरीमा आवश्यक जाँचबुझ गरी समितिले निर्णय गर्नेछ।

(३) उपदफा (२) बमोजिम समितिले गरेको निर्णय उपर चित नबुझने ठ्यक्तिले व्यस्तो निर्णयको सूचना पाएको मितिले वैतीस दिनभित्र पुनरावेदन अदालतमा पुनरावेदन दिन सक्नेछ।

क्षतिपूर्ति रकम : (१) यस परिच्छेद अन्तर्गत प्राप्त गरिने घर जग्गा बापत दिइने क्षतिपूर्तिको रकम निर्धारण गर्दा समितिले देहायका कुराहरू विचार गरी निर्धारण गर्नु पर्नेछ :-

(क) दफा ४ को उपदफा (१) अन्तर्गत सूचना जारी भएका मितिमा गाउँ बजारमा चलेका दरले सो घर जग्गाको मोल,

(ख) सो जग्गामा भएको खडा बाली र रुख समेत लिने भए सरोकारवाला ठ्यक्तिले ठ्यहोनुपर्ने नोकसानी,

(ग) सरोकारवाला ठ्यक्तिलाई आफ्नो बसोबास वा सरोकारको ठाउँ छोडी अन्त जान कर लागेमा

१०३६

(३४)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

र्यसरी जाँदा व्यहोनु पर्ने
मनासिब माफिकम्बे रहचौ।

(२) उपदफा (१) बमोजिम दातिपूर्तिको रकम निर्धारण भएपछि जिल्ला वन अधिकृतले त्यस्तो रकम लिन आउनु भनी सरोकारवालालाई सूचना दिनु पर्नेछ।

(३) उपदफा (२) बमोजिमको सूचना पाएको मितिले पैतीस दिनभित्र दातिपूर्तिको रकममा चित नबुझने व्यक्तिले मन्त्रालय समक्ष पुनरावेदन गर्न सक्नेछ। त्यस्तो पुनरावेदनमा मन्त्रालयबाट भएको निर्णय अन्तिम हुनेछ।

(४) उपदफा (२) बमोजिमको सूचना पाएको वा उपदफा (३) बमोजिम निर्णय भएको मितिले पाँच वर्षभित्र उक्त दातिपूर्तिको रकम लिन नआएमा सो रकम सञ्चित कोषमा जम्मा हुनेछ।

७. दातिपूर्ति दिने : दफा ६ को उपदफा (१) बमोजिम निर्धारण गरिएको दातिपूर्तिको रकम जिल्ला वन अधिकृतले सरोकारवाला व्यक्तिलाई सरकारी कोषबाट दिनु पर्नेछ।

८. जग्गा कठामा लिने : दफा ६ को उपदफा (२) बमोजिम दातिपूर्तिको रकम निर्धारण भएको सूचना दिएपछि उक्त घर जग्गा जिल्ला वन अधिकृतले कठामा लिन सक्नेछ र सो मितिदेखि उक्त घर जग्गा श्री ५ को सरकारको हुनेछ।

९. समितिको गठन : यस परिच्छेदको प्रयोजनको लागि प्रत्येक जिल्लामा देहाय बमोजिमको एक समिति गठन हुनेछ :-

(क) प्रमुख जिल्ला अधिकारी - अध्यक्ष

(३५)

१०३२

अधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(स) जिल्ला विषयस समितिले
तोकेको सदस्य

-सदस्य

(ग) सम्बन्धित गाउँ विषयस
समितिको अध्यक्ष वा
नगरपालिकाको प्रमुख

-सदस्य

(घ) मालपोत अधिकृत

-सदस्य

(ङ) जिल्ला सरकारी अधिवक्ता -सदस्य

(च) जिल्ला स्थित मेन्टीनेन्स
नापी शाखाका प्रमुख

-सदस्य

(छ) जिल्ला वन अधिकृत वा
निजले तोकिदिएको
वन अधिकृत

-सदस्य-सचिव

१०. सरजमीन बुझने : जिल्ला वन अधिकृतले
आवश्यक परेमा प्राप्त गरिने घर वा जग्गामा
हकदेया पुग्ने व्यक्तिको अंशियार, ठेकदार,
बन्धकी साहु वा सो जग्गा कमाउने व्यक्ति र सो
जग्गाको पछिल्लो तीन वर्षको कृत, तिरो वा
मुनाफा बारे सरजमीन बुझन सक्नेछ।

११. राष्ट्रिय वनको सिमानाभित्र निजी जग्गा पार्न र
प्राप्त गर्नमा प्रतिबन्ध : यस परिच्छेदमा अन्यत्र
जुनसुके कुरा लेखिएको भएतापनि कुनै निजी घर
वा जग्गा राष्ट्रिय वनको सिमानाभित्र पार्दा वा
त्यस्तो घर वा जग्गा प्राप्त गर्दा देहायमा
लेखिएको कुराहरूका अधीनमा रही गर्नु पर्नेछ :-

(क) राष्ट्रिय वन आहिर रीतपूर्वक दर्ता
आवाद भैसकेको निजी जग्गा र

१०३६

(३६)

अधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

स्थस्तो जग्गामा घर बनेको भए सो समेत राष्ट्रिय वन वा स्थसको सिमानाको संरक्षणका लागि प्राप्त गर्ने अर्थावश्यक भएमा बाहेक प्राप्त गरिने छैन र सो बमोजिम प्राप्त गर्दा कुनै एके ठ्यक्किको जग्गा मध्ये तराईमा भए दुई विगाहा र उपस्थिकामा र पहाडमा भए चार रोपनी भन्दा बढी जग्गा श्री ५ को सरकारको पूर्व स्वीकृति बेगर प्राप्त गरिने छैन र तराईमा पाँच विगाहा र उपस्थिका र पहाडमा दश रोपनी भन्दा बढी स्थस्तो जग्गा सो जग्गा धनीको मञ्जुरीले बाहेक कुनै अवस्थामा प्राप्त गर्न सकिने छैन।

(र) चारौतिर राष्ट्रिय वनले घेरिएको वा राष्ट्रिय वनभित्रको कुनै ठ्यक्किको नाममा दर्ता भेरारेको घर जग्गा प्राप्त गरी राष्ट्रिय वनको सिमानाभित्र पारी छुट्याउन सकिनेछ।

१२. पूरे जग्गा प्राप्त गर्ने : यस परिच्छेद बमोजिम जग्गाको केही भाग लिने कारबाई गर्दा सो जग्गाको धनीले पूरे घर जग्गा श्री ५ को सरकारबाट लिइयोस भनी निवेदन गरेमा र उक्त स्थानमा निवेदकको केवल दुई विगाहा वा सो भन्दा कम जग्गा रहेछ भने सो जग्गाको केही भाग मात्र लिने गर्न हुँदैन। पूरे घर जग्गा यस परिच्छेद बमोजिम गरी लिनु पर्नेछ।

१३. जिल्ला वन अधिकृत र समितिलाई अदालतको अधिकार हुने : यस परिच्छेद बमोजिम आफू समक्ष पेश हुन आएको कुनै कुराको निर्णय गर्नका

(३७)

9036

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि, मात्र लागू हुनेछ।

लागि सरोकारवाला व्यक्तिहरु र निजहरुका सादीहरुलाई भिकाउने, बुभने, म्याद तारेख दिने र निजहरुबाट लिखत गराउने समेत प्रचलित कानून बमोजिम अदालतले पाए सरहकी अधिकार जिल्लावन अधिकृत र समिति दुवैलाई हुनेछ।

१४. निजी जग्गाको लगत काटने : (१) यस परिच्छेद बमोजिम कुनै व्यक्तिको निजी जग्गा प्राप्त गरी राष्ट्रिय वनभित्र पारी छुट्याइएपछि त्यसरी प्राप्त गरिएको निजी जग्गाको द्वोत्रफल, साँध, किल्ला, मौजा इत्यादि सबै विवरण खोली जिल्ला वन अधिकृतले स्थानीय माल वा मालपोत कार्यालयमा जनाउ दिनु पर्नेछ र सो बमोजिम मालपोत कार्यालयले पनि सो जग्गाको मालपोत वा करको लगत कटौ गर्न कारवाही गरी त्यसको सूचना श्री ५ को सरकार, मालपोत विभागमा दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम लगत कटौ हुने जग्गाको धनीले सो जग्गा राष्ट्रिय वनभित्र पारी छुट्याएको भितिदेखि सो जग्गाको मालपोत वा अरु कुनै किसिमको कर बुझाउनु पर्ने छैन।

१५. बल प्रयोग गर्न सक्ने : जिल्ला वन अधिकृतले यस परिच्छेद बमोजिम कारवाई गर्दा वा घर वा जग्गा कळजामा लिँदा कसेले बाधा विरोध गरेमा आवश्यक बल प्रयोग गरी कारवाही गर्न र घर जग्गा कळजामा लिन सक्नेछ।

१६. जग्गा दर्ता गर्न नहुने : (१) राष्ट्रिय वनभित्रको जग्गा कसेले पनि दर्ता गर्न वा गराउन हुदैन।

१०३८

(३८)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(२) उपदफा (१) मा लेखिएको जग्गा दर्ता गराइएको भएतापनि सो दर्ताको नाताले त्यस्तो जग्गा दायी गर्न पाइने छैन र त्यस्तो दर्ता स्वतः बदर हुनेछ।

(३) यो ऐन प्रारम्भ हुनुभन्दा अघि कसेले राष्ट्रिय वनको कुनै भाग श्री ५ को सरकारको स्वीकृति बेगर गेरकान् नी रूपले दर्ता गराएको रहेछ भने त्यस्तो दर्ता पनि यो ऐन प्रारम्भ भएपछि स्वतः बदर हुनेछ र त्यस्तो दर्ताको लगत कटौ गरिनेछ।

१७. राष्ट्रिय वनमा कुनै व्यक्तिलाई हक प्राप्त नहुने : श्री ५ को सरकार वा श्री ५ को सरकारबाट अधिकार प्राप्त अधिकारीबाट पटौ वा पुर्जि गरी वा अरु कुनै प्रकारले हक वा सहुलियत प्राप्त गरेकोमा बाहेक कुनै व्यक्तिलाई राष्ट्रिय वनमा कुनै किसिमको हक वा सहुलियत प्राप्त हुने छैन।

१८. राष्ट्रिय वनमा हक बेचविरान गर्न नहुने : श्री ५ को सरकारको आदेश बमोजिम बाहेक कुनै व्यक्तिले राष्ट्रिय वनमा आफूले पाएको हक वा सहुलियत अरु कसेलाई विक्री बन्धक, दान दातव्य वा सटौ गरी वा अरु कुनै प्रकारले हक छाडी दिनु हुँदैन।

१९. राष्ट्रिय वनमा बाटो, खोला बन्द गर्ने अधिकार : श्री ५ को सरकारले वा श्री ५ को सरकारबाट अधिकार प्राप्त अधिकारीले वनको विकास र संरक्षणको निमित्त राष्ट्रिय वनभित्र पर्ने जोसुकेको

निजी वा सार्वजनिक बाटो वा खोला बन्द गर्न सक्नेछ।

तर र्यसरी बन्द गर्नु अगाथे र्यसको सदृश यथासम्भव र्यजिके सुविधाजनक अर्को बाटो वा खोला उपलब्ध गराई दिनु पर्नेछ।

परिच्छेद - ३ सरकारद्वारा व्यवस्थित वनसम्बन्धी व्यवस्था

२०. कार्य योजना : (१) सरकारद्वारा व्यवस्थित वनको व्यवस्थापनको लागि विभागले तोकिए बमोजिम कार्य योजना तयार गरी स्वीकृतिको लागि मन्त्रालय समक्त पेश गनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम पेश भएको कार्य योजनामा कुनै हेरफेर गर्न आवश्यक दरेमा मन्त्रालयले त्यस्तो कार्य योजना विभागमा फिर्ता पठाउन सक्नेछ र आवश्यक हेरफेरसहित विभागबाट प्राप्त हुन आएपछि सो कार्य योजना मन्त्रालयले स्वीकृत गर्नेछ।

(३) उपदफा (२) बमोजिम स्वीकृत भएको कार्य योजना जिल्ला वन अधिकृतले आ-आपनो जिल्लामा लागू गर्नेछ।

२१. सरकारद्वारा व्यवस्थित वनमा अन्य कार्य गर्नमा प्रतिबन्ध : कार्य योजनाले निर्दिष्ट गरेका कार्य तथा वन विकास कार्य बाहेक सरकारद्वारा व्यवस्थित वनमा अन्य कुनै पनि कार्य गर्न पाइने छैन।

२२. सरकारद्वारा व्यवस्थित वनको वन पेदायारको स्वामित्व र विक्री वितरण : (१) सरकारद्वारा व्यवस्थित वनको वन पेदायारमा श्री ४ को सरकारको स्वामित्व रहनेछ।

(४०)

9080
आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(२) उपदफा (१) बमोजिमको वन पेदावार उपयोग गर्न, हटाउन वा बिक्री वितरण गर्न, निकासी गर्न वा ओसारपसार गर्न तोकिएको अधिकारीले तोकिए बमोजिम इजाजत दिन सक्नेछ।

(३) उपदफा (२) बमोजिम इजाजत दिइने वन पेदावारको मूल्य वा दस्तर तोक्रिए बमोजिम हुनेछ।

परिच्छेद - ४ संरक्षित वनसम्बन्धी व्यवस्था

२३. संरक्षित वन : (१) श्री ५ को सरकारलाई राष्ट्रिय वनको कुनै भाग विशेष वातावरणीय, ऐतिहासिक वा सांस्कृतिक महत्वको वा अन्य विशेष महत्व भएको लागेमा र्यस्तो राष्ट्रिय वनको भागलाई संरक्षित वनको रूपमा घोषित गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम श्री ५ को सरकारले राष्ट्रिय वनको कुनै भागलाई संरक्षित वनको रूपमा घोषित गरेपछि र्यस्तो स्वना नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्नेछ।

२४. संरक्षित वनभित्र वन व्यवस्थापन योजना : (१) संरक्षित वनमा गरिने वनसम्बन्धी कार्यहरूको व्यवस्थापनको लागि विभागले तोकिए बमोजिम कार्य योजना तयार गरी स्वीकृतिको लागि मन्त्रालय समझ पेरा गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम पेरा भएको कार्य योजनामा कुनै हेरफेर गर्न आवश्यक देखेमा मन्त्रालयले र्यस्तो कार्य योजना विभागमा फिर्ता पठाउन सक्नेछ र आवश्यक हेरफेरसहित

विभागबाट प्राप्त हुन आएपछि सो कार्य योजना
मन्त्रालयले स्वीकृत गर्नेछ।

(३) उपदफा (२) बमोजिम स्वीकृत भएको
कार्य योजना जिल्ला वन अधिकृतले लागू गर्नेछ।

(४) उपदफा (२) बमोजिम स्वीकृत भएको
कार्य योजनालाई कार्यान्वयन गर्नको लागि तोकिए
बमोजिमको अनुमतिपत्र दिन र उक्त कार्य
योजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न
आवश्यक पर्ने जुनसुके किसिमका सूचनाहरू जारी
गर्ने अधिकार जिल्ला वन अधिकृतलाई हुनेछ।

परिच्छेद - ५

सामुदायिक वनसम्बन्धी व्यवस्था

२२. सामुदायिक वन सुम्पने : (१) उपभोक्ता समूहले
कार्य योजना बमोजिम वनको विकास, संरक्षण,
उपयोग, व्यवस्थापन गर्न तथा स्वतन्त्र रूपले वन
पैदावारको मूल्य निर्धारण गरी बिक्री वितरण गर्न
पाउने गरी जिल्ला वन अधिकृतले राष्ट्रिय वनको
कुनै भाग तोकिए बमोजिम सामुदायिक वनको
रूपमा उपभोक्ता समूहलाई सुम्पन सक्नेछ। त्यसरी
सामुदायिक वन सुम्पदा जिल्ला वन अधिकृतले
सामुदायिक वन हस्तान्तरणको प्रमाणपत्र दिनेछ।

(२) उपदफा (१) को प्रयोजनको लागि
जिल्ला वन अधिकृतले उपभोक्ताहरूलाई परिचालन
गरी तोकिए बमोजिम उपभोक्ता समूह गठन गर्न र
कार्य योजना तयार गर्न आवश्यक प्राविधिक एवं
अन्य सहयोग उपलब्ध गराउन सक्नेछ।

२६. कार्य योजनामा संशोधन : (१) उपभोक्ता समूहले
सामुदायिक वन व्यवस्थापन सम्बन्धी
कार्ययोजनामा आवश्यकता अनुसार समयानुकूल

(४२)

• आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।

संशोधन गर्न सक्नेछ र त्यस्तो संशोधनको जानकारी जिल्ला वन अधिकृतलाई दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम उपभोक्ता समूहले कार्य योजनामा गरेको संशोधनले वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने देखिएमा जिल्ला वन अधिकृतले त्यस्तो संशोधनको जानकारी प्राप्त भएको तीस दिनभित्र उपभोक्ता समूहलाई सो संशोधन लागू नगर्न निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु उपभोक्ता समूहको कर्तव्य हुनेछ।

२७. सामुदायिक वन फिर्ता लिन सकिने : (१) दफा २५ बमोजिम सुम्पिएको सामुदायिक वनमा उपभोक्ता समूहले कार्य योजना बमोजिम कार्य सञ्चालन गर्न नसकेमा वा वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने कुनै कार्य गरेमा वा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पालन गर्नु पर्ने शर्तहरू पालन नगरेमा जिल्ला वन अधिकृतले तोकिए बमोजिम त्यस्तो उपभोक्ता समूहको दर्ता खारेज गर्न र त्यस्तो सामुदायिक वन फिर्ता लिने निर्णय गर्न सक्नेछ।

तर त्यसी उपभोक्ता समूहको दर्ता खारेज गरी सामुदायिक वन फिर्ता लिने निर्णय गर्नु अधि त्यस्तो उपभोक्ता समूहलाई आफ्नो सफाई पेश गर्ने मोका दिइनेछ।

(२) उपदफा (१) बमोजिम जिल्ला वन अधिकृतले गरेको निर्णय उपर चित नबुभने उपभोक्ता समूहले तोकिए बमोजिम द्वात्रीय वन निर्देशक समक्षा उजुर गर्न सक्नेछ। त्यस्तो उजुरीमा द्वात्रीय वन निर्देशकले गरेको निर्णय अन्तिम हुनेछ।

२८. सामुदायिक वन पुनः सुम्पन सकिने : दफा २७ को उपदफा (१) बमोजिम फिर्ता लिएको सामुदायिक वन सोही दफाको उपदफा (२) बमोजिम तत्सम्बन्धी निर्णय सदर भएमा जिल्ला वन अधिकृतले साविकके उपभोक्ता समूहलाई पुनः सुम्पनु पर्नेछ। त्यस्तो निर्णय सदर भएमा जिल्ला वन अधिकृतले दफा २५ बमोजिमको प्रक्रिया पूरा गरी उपभोक्ता समूह पुनर्गठन गरी सो सामुदायिक वन सुम्पनु पर्नेछ।
२९. कार्य योजना विपरीत काम गर्नेलाई हुने सजाय : सामुदायिक वनमा कुनै उपभोक्ताले कार्य योजना विपरीत हुने कुनै काम गरेमा निजलाई सम्बन्धित उपभोक्ता समूहले उपयुक्त सजाय गर्न सक्नेछ र कुनै हानि नोकसारी भएकोमा बिगो समेत असूल उपर गर्न सक्नेछ।
३०. सामुदायिक वनलाई प्राथमिकता दिनु पर्ने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएक्तापनि सामुदायिक वनको रूपमा उपभोक्ता समूहलाई सुम्पन उपयुक्त हुने राष्ट्रिय वनको कुनै पनि भागलाई क्षुलियती वनको रूपमा दिइने छैन।

परिच्छेद - ६ क्षुलियती वनसम्बन्धी व्यवस्था

३१. क्षुलियती वन प्रदान गर्ने : श्री ४ को सरकारले देहायका उद्देश्यहरूको लागि राष्ट्रिय वनको कुनै भाग क्षुलियती वनको रूपमा प्रदान गर्न सक्नेछ:-
- (क) वन पैदावारमा आधारित उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्न,

(४४)

- (र) बृद्धारोपण गरी वन पैदावारको उत्पादनमा अभिवृद्धि गरी विश्री वितरण गर्न वा उपयोग गर्ने।
- (ग) वनको संरक्षण र विकास हुने गरी पर्यटन व्यवसाय सञ्चालन गर्ने।
- (घ) वनको संरक्षण र विकास हुने गरी कृषि वन बाली कार्य सञ्चालन गर्ने।
- (ङ) वनको संरक्षण र विकास हुने गरी कीट, पतझड तथा बन्यजन्तुको कार्य सञ्चालन गर्ने।

३२. कबुलियती वनको पटा : (१) दफा ३१ मा उल्लेखित उद्देश्यहरूको लागि कबुलियती वन लिन चाहने प्रचलित कानून बमोजिम स्थापित संगठित संस्था, उद्योग वा समुदायले कबुलियती वनको स्पमा लिन चाहेको वनको द्वेत्रफल र चार किल्ला, उद्देश्य प्राप्त गर्नको लागि गरिने कार्यहरूको योजनाबद्द कार्यक्रम तथा तोकिएको अन्य विवरणहरू र आर्थिक सम्भाव्यता प्रतिवेदन सहित द्वितीय वन निर्देशक समझ निवेदन दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम कुनै निवेदन पर्ने आएमा द्वितीय वन निर्देशकले आवश्यक जाँचबुझ गरी निवेदकले माग गरे बमोजिम वा त्यसमा घटबढ गरी कबुलियती वन प्रदान गर्ने उपयुक्त देखिएमा आपनो सिफारिश सहित स्वीकृतिको लागि विभाग मार्फत मन्त्रालयमा लेरी पठाउनु पर्नेछ। त्यसरी लेरी पठाउँदा निवेदकको मागमा थपघट गरिएको भए निवेदकको सहमति लिनु पर्नेछ।

(४५)

१०४५

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(३) उपदफा (२) बमोजिम स्वीकृतिको लागि लेरी आएपछि मन्त्रालयले तत्सम्बन्धी पत्र प्राप्त भएको मितिले तीस दिनभित्र स्वीकृति दिने नदिने कुराको निर्णय गर्नेछ र त्यसको जानकारी विभाग मार्फत होत्रीय वन निर्देशकलाई दिनेछ।

(४) उपदफा (३) बमोजिम जानकारी प्राप्त भएपछि मन्त्रालयले स्वीकृति दिने निर्णय गरेकोमा त्यस्तो जानकारी प्राप्त भएको मितिले तीस दिन भित्र होत्रीय वन निर्देशकले तोकिए बमोजिम वनसम्बन्धी पट्टा तयार गरी तोकिएको दस्तुर लिई निदेशकलाई सो पट्टासहित कबुलियती वन प्रदान गर्नु पर्नेछ र मन्त्रालयले स्वीकृति नदिने निर्णय गरेकोमा त्यस्तो जानकारी प्राप्त भएको मितिले तीन दिनभित्र त्यसको जनाउ निवेदकलाई दिनु पर्नेछ।

३३. कबुलियती वन फिर्ता लिन सकिने : (१) दफा ३२ बमोजिम प्रदान गरिएको कबुलियती वनमा पट्टावालाले वनसम्बन्धी पट्टा बमोजिम कार्य सञ्चालन गर्न नसकेमा वा वातावरणमा उल्लेखनीय प्रतिश्ळ प्रभाव पर्ने कुनै कार्य गरेमा वा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पालन गर्नु पर्ने कुराहरु पालन नगरेमा होत्रीय वन निर्देशकले तोकिए बमोजिम वनसम्बन्धी पट्टा खारेज गरी त्यस्तो कबुलियती वन फिर्ता लिई निर्णय गर्न सक्नेछ।

तर त्यसी वन सम्बन्धी पट्टा खारेज गरी कबुलियती वन फिर्ता लिने निर्णय गर्नु अघि सम्बन्धित पट्टावालालाई आफ्नो सफाई पेश गर्ने मोक्ष दिइनेछ।

१०४६
(४६)

(२) उपदफा (१) बमोजिम दोत्रीय वन निर्देशकले गरेको निर्णय उपर चित नबुभने पट्टावालाले त्यस्तो निर्णयको सचना पाएको मितिले चैतीस दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन दिन सक्नेछ।

३४. कबुलियती वनमा बाटो, खोला बन्द गर्न सकिने :
कुनै कबुलियती वनभित्रको जो सुकेको निजी वा सार्वजनिक बाटो वा खोला बन्द गर्नु परेमा सम्बन्धित पट्टावालाले त्यसी बन्द गर्नु अगावै त्यसको सट्टा यथासम्भव त्यसिके सुविधाजनक बाटो वा खोला उपलब्ध गराई दिनु पर्नेछ।

परिच्छेद - ७ धार्मिक वनसम्बन्धी व्यवस्था

३५. धार्मिक वन : (१) कुनै धार्मिकस्थल वा त्यसको वरिपरिको राष्ट्रिय वनको विकास, संरक्षण र उपयोग गर्न चाहने कुनै धार्मिक निकाय, समूह वा समुदायले त्यस्तो वनको दोत्रफल, चार किला, त्यस्तो वनमा गरिने कार्यहरू तथा तोकिए बमोजिमका अन्य विवरणहरू गुलाई जिल्ला वन अधिकृत समदा निवेदन दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको निवेदन पर्न आएमा जिल्ला वन अधिकृतले आवश्यक जाँचबुझ गरी निवेदकले माग गरे बमोजिम वा त्यसमा घटबढ गरी धार्मिक वनको रूपमा त्यस्तो धार्मिक निकाय, समूह वा समुदायलाई सुम्पन सक्नेछ। त्यसी वन सुम्पदा परम्परागत उपभोक्ताहरूको हक हितमा असर नपर्ने व्यवस्था मिलाउनु पर्नेछ।

३६. धार्मिक वनमा वन सम्बन्धी कार्यको सञ्चालन :
धार्मिक वनमा रहेका वन पैदावार सम्बन्धित

धार्मिक निकाय, समूह वा समुदायले व्यापारिक प्रयोजन बाहेकका अन्य धार्मिक कार्यमा उपयोग गर्न सक्नेछ।

तर यातावरणमा उल्लेखनीय प्रतिकूल असर पन्ने गरी वा सार्वजनिक रूपमा हानि नोकसानी हुने गरी वा जलाधार दोषमा भ्र-क्षय हुन सक्ने गरी रूप कटान गर्न पाइने छैन।

३७. धार्मिक बन फिर्ता लिन सकिने : (१) दफा ३५ बमोजिम सुन्मिपएको धार्मिक बनमा सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले दफा ३६ विपरीतमे कार्य गरेमा वा धार्मिक बनमा गर्नु पन्ने कार्य सञ्चालन गर्न नसकेमा वा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पालन गर्नु पन्ने कराहरु पालन नगरेमा जिल्ला बन अधिकृतले त्यस्तौ धार्मिक बन फिर्ता लिने निर्णय गर्न सक्नेछ।

तर धार्मिक बन फिर्ता लिने निर्णय गर्नु अघि सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायलाई आपनो सफाई वेश गर्ने मोका दिइनेछ।

(२) उपदफा (१) बमोजिम जिल्ला बन अधिकृतले गरेको निर्णय उपर चित नबुभने धार्मिक निकाय, समूह वा समुदायले तोकिए बमोजिम दोत्रीय बन निर्देशक सम्मा उजुर गर्न सक्नेछ। त्यस्तो उजुरीमा दोत्रीय बन निर्देशकले गरेको निर्णय अन्तम हुनेछ।

१०४८

(४८)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

परिच्छेद - ८
निजी वनसम्बन्धी ठिकानाहरण

३८. निजी वन सम्बन्धी ठिकानाहरण : निजी वनको धनीले आफ्नो ईच्छा अनुसार निजी वनको विकास, संरक्षण, ठिकानाहरण गर्न तथा वन पैदावारको उपयोग गर्न वा मूल्य निर्धारण गरी विक्री वितरण गर्न सक्नेछ।

३९. निजी वनको प्रमाणपत्र : (१) निजी वन दर्ता गराउन चाहने कुनै ठिकाना वा संस्थाले निजी वन दर्ता गराई पाउँ भनी जिल्ला वन क्षम्यालयमा निवेदन दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम पन आएको निवेदनमा आवश्यक लगत रहेगा गरी जिल्ला वन अधिकृतले तोकिए बमोजिम प्रमाणपत्र दिनेछ।

(३) उपदफा (२) बमोजिम प्रमाणपत्र प्राप्त गरेका निजी वन धनीलाई आवश्यक प्राविधिक सहयोग जिल्ला वन क्षम्यालयले उपलब्ध गराउन सक्नेछ।

४०. श्री ५ को सरकारको स्वामित्वमा रहने : (१) बसोबास वा पुनर्बास गरिएको जग्गाहरूमा स्थानीय जग्गा प्रदान गर्दाको बरत देरि नै रहेका स्थानहरु श्री ५ को सरकारको स्वामित्वमा रहनेछन्। उक्त स्थानहरु श्री ५ को सरकारले यथासम्भव चाँडो हटाउनु पर्नेछ।

(२) उपदफा (१) मा उल्लेखित स्थानहरु विना इजाजत हटाउने ठिकानालाई राष्ट्रिय वनमा कसूर गरे सरह सजाय हुनेछ।

१०८९ (४९)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

परिच्छेद - १

उपभोक्ता समृद्धिके गठनसम्बन्धी व्यवस्था

- ४१. उपभोक्ता समूहको गठन :** सामुहिक हितका लागि कुनै वनको विकास र संरक्षण गर्न तथा वन पैदावारको उपयोग गर्न चाहने र्यस्तो वनको सम्बन्धित उपभोक्ताहरूले तोकिए बमोजिम उपभोक्ता समूह गठन गर्न सक्नेछन्।

४२. उपभोक्ता समूहको दर्ता : (१) दफा ४१ बमोजिम गठन गरिएको उपभोक्ता समूहलाई दर्ता गराउन उपभोक्ता समूहको विधानसहित जिल्ला वन अधिकृत समिति तोकिए बमोजिमको ठाँचामा दररास्त दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको दररास्त वर्न आएमा जिल्ला वन अधिकृतले आवश्यक जाँचबुझ गरी र्यस्तो उपभोक्ता समूहलाई तोकिए बमोजिम दर्ता गरी तोकिएको ठाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।

(३) वन ऐन, २०१८ अन्तर्गत कार्ययोजना बमोजिम सामुदायिक वनको व्यवस्थापन गरिरहेका उपभोक्ता समूहले पनि यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र दर्ताको लागि उपदफा (१) बमोजिम दररास्त दिनु पर्नेछ।

(४) उपदफा (३) को प्रयोजनको लागि जिल्ला वन अधिकृतले आवश्यक सहयोग उपलब्ध गराउन सक्नेछ।

9020 (40)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।

उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था, हुनेछ।

(२) उपभोक्ता समूहको आपनो एउटा छुटे छाप हुनेछ।

(३) उपभोक्ता समूहले ट्युक्ति सरह चल अचल सम्पति प्राप्त गर्न, उपभोग गर्न, बेच वितरण गर्न वा अन्य किसिमले बन्दोवस्त गर्न सक्नेछ।

(४) उपभोक्ता समूहले ट्युक्ति सरह आपनो नामबाट नालिस उज्जुर गर्न र सो उपर पनि सोही नामबाट नालिस उज्जुर लाग्न सक्नेछ।

४४. प्रतिवेदन दिन पर्ने : (१) उपभोक्ता समूहले प्रत्येक वर्ष आर्थिक वर्ष समाप्त भएको एक महीना भित्र तोकिए बमोजिम आर्थिक विवरण तथा सामुदायिक बनको स्थिति समेत गुलाई आपनो कृपाकलापको वार्षिक प्रतिवेदन जिल्ला वन कार्यालय समदा पेरा गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम प्राप्त वार्षिक प्रतिवेदनको आधारमा जिल्ला वन कार्यालयले सम्बन्धित उपभोक्ता समूहलाई आवश्यक सुझाव दिन सक्नेछ।

४५. उपभोक्ता समूहको कोष : (१) उपभोक्ता समूहको आपनो एउटा छुटे कोष हुनेछ।

(२) कोषमा देहायका रकमहरू जम्मा गरिनेछ:-

(क) श्री ५ को सरकारबाट प्राप्त अनुदान रकम,

(र) कुनै व्यक्ति वा संस्थाबाट प्राप्त अनुदान, सहायता वा दान दातव्यको रकम,

(ग) वन वैदावारको विशेष वितरणबाट प्राप्त रकम,

(घ) जरिवानाबाट प्राप्त रकम,

(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम।

(३) उपभोक्ता समूहको तर्फबाट गरिने रचना उपदेशका (१) बमोजिमको क्रेष्णबाट छ यहोरिनेछ।

(४) उपभोक्ता समूहले सामुदायिक वनको विकासको निमित्त रचना गरी कोषमा बाँकी रहेको रकम अन्य सार्वजनिक हितको कार्यमा रचना गर्न सक्नेछ।

(५) कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ।

परिच्छेद - १० वेवारिसी वा दरिया बुदी काठसम्बन्धी व्यवस्था

४६. हक्को प्रमाण नपुग भएसम्म काठ श्री ५ को सरकारको ठहर्ने : (१) बगाई ल्याएको, किनारा लागेको, अड्केको, ढुबेको सबै काठ टाँचा निरानाहरू लागेको वा टाँचा निराना रुकेको, बदलेको वा उडेको वा कुनै तरहबाट मेटिएको काठ र टाँचा निराना नलागेको काठहरू कसेले आपनो हक्को प्रमाण नपु-याएसम्म श्री ५ को सरकारको सम्पति ठहरिनेछ।

१०५२ (५२)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।

(२) उपदफा (१) बमोजिमका काठहरू वन अधिकृतले वेवारिसी वा दरिया बुदी काठको निभित तोकिदिएको कुनै डिपोमा जम्मा गर्न सकिनेछ।

(३) श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै जात वा किसिमका काठलाई उपदफा (१) र (२) मा लेखिएका कुराहरू लागू नहुने गर्न सकिनेछ।

४७. वेवारिसी वा दरिया बुदी काठको सूचना : दफा ४६ को उपदफा (२) बमोजिम वेवारिसी वा दरिया बुदी काठ जम्मा भएपछि त्यस्तो काठको पूरा विवरण र लगत सहितको सूचना सम्बन्धित जिल्ला वन अधिकृतले सम्बन्धित वन कार्यालयमा टाँस गर्नु पर्नेछ र त्यस्तो काठमा हकदावी गर्नेले पन्ध दिनभित्र आफ्नो हक दावीको सबूद प्रमाण सहितको दरसास्त उक्त वन कार्यालयमा पेश गर्नु पर्नेछ।

४८. हकदावी उपर कारबाही : (१) दफा ४७ बमोजिम कसेको दरसास्त पर्न आएमा सम्बन्धित वन अधिकृतले आवश्यक तहकिकात गरी गराई दरसास्तवालाको हक दावी भए नभएको कुराको निर्णय गरी त्यसको सूचना दरसास्तवालालाई दिनु पर्नेछ र कसेको हकदावी भएको ठहरेमा त्यस्तो काठ डिपोमा रुपाउन र जम्मा गर्न लागेको रचन निजबाट उपर गरी काठ निजलाई सुन्धी दिनेछ।

(२) उपदफा (१) बमोजिम वन अधिकृतले हक दावी नभएको भनी गरेको निर्णयमा चित नबुझने व्यक्तिले त्यस्तो निर्णयको सूचना पाएको मितिले पन्ध दिनभित्र सम्बन्धित होत्रीय वन निर्देशक समष्टि उजुर गर्न सकिनेछ।

(३) कुनै काठमा कसेको हक दावी अस्वीकार गरेको वा त्यस्तो काठ रोकेको वा हराएबाट हुन गएको नोकसानीको हरजाना श्री ५ को सरकार वा वन अधिकृतबाट दावी गर्न पाइने छैन।

(४) कसेको हकदावी नपुगेका वेयारिसी वा दरिया बुद्धी काठहरू जिल्ला वन अधिकृतले तोकिए बमोजिम बिक्री वितरण गर्न सक्नेछ।

परिच्छेद - ११ अपराध र दण्ड सजाय

४९. राष्ट्रिय वनमा मनाही भएका कार्यहरू : कसेले पनि यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा अन्यथा व्यवस्था भएकोमा बाहेक राष्ट्रिय वनमा देहायका काम कारबाही गर्न वा गराउन र सो गर्ने गराउने उद्योग समेत गर्न हुँदैन। त्यस्तो कुनै काम कारबाही गरेमा क्षमर गरेको मानिनेछ :-

(क) वन होत्रको जागा फाँडन, जोतन, खन्न वा आवाद गर्न वा त्यस्तो जग्गामा घर छाप्रो बनाउन।

(ख) आगो लगाउन वा आगलागी हुन जाने कुनै कार्य गर्न।

(ग) चौपायालाई तोकिएको वन होत्रभित्र पसाउन वा चराउन।

(घ) वन होत्रबाट वन पेदावार हटाउन, ओसार पसार गर्न वा बिक्री वितरण गर्न।

१०२४

(५४)

- (अ) रुख वा बिरुद्या काटन, हाँगा बिंगा छिमल्न, खोटो वा बोक्ख-भिक्खन वा कुनै पनि प्रकारले नोकसानी गर्ने।
- (ब) ईजाजत प्राप्त गरी रुख काटदा, ढालदा, घिसादाँ वा वन द्वेष बाहिर लैजाँदा लापरवाहीसंग अन्य कुनै वन पैदावार नोकसान गर्ने।
- (छ) ढुङ्गा, गिटी, बालुया वा माटो भिक्खन, गोल वा चून पोल्न वा यी वस्तुहस्ताट अरु तयारी माल बनाउन वा यी वस्तुहस्त सङ्कलन गर्ने।
- (ज) वन पैदावार लिन पुर्जी पाएकोमा पुर्जी शर्त उखलड्घन गरी वन पैदावार नोकसानी गर्ने।
- (झ) विदेश निकासी गर्न प्रतिबन्ध लागेको वन पैदावार विदेश निकासी गर्ने।
- (ञ) वन सिमाना चिन्ह उखेल्न, सार्न, केर्न, मेट्न वा बिगार्ने।
- (ट) नसरीमा रहेको वा बृद्धारोपण गरिएको बिरुद्या काटन, भाँचन, उखेल्न वा अरु कुनै प्रकारले नोकसान गर्ने।
- (ठ) नसरी वा बृद्धारोपण गरिएको द्वेषका रम्बा, तारको बार वा त्यस्ता अरु सम्पति बिगार्न वा चोरी गर्ने।

१०५२

(५५)

- (उ) टाँचा वा निसाना कीते गर्न वा काठ वा खडा रुखमा लगाइएका सरकारी टाँचा, निसाना केर्न, बिगानं वा मेटन।
- (छ) शिकार रेस्न।
- (ण) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमको बरिंलाप अन्य कुनै कसर गर्न।

४०. दुष्ट सजाय : (१) देहायको कसर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछ :-

- (क) दफा ४९ को खण्ड (क) अन्तर्गतको कसर गर्नेलाई त्यस्तो जग्गा राष्ट्रिय वनमा समावेश गरी दशहजार रुपैयाँसम्म जरियाना वा एक वर्षसम्म केद वा दुवै सजाय हुनेछ र सो जग्गामा बनाएको घर वा छाप्रो समेत जफत हुनेछ। त्यस्तो कसर गर्दा वन पैदावार हटाएको वा नोकसानी गरेको भए निजलाई सो बापत हुने सजाय समेत हुनेछ।
- (ख) दफा ४९ को खण्ड (ख) अन्तर्गतको कसर गर्नेलाई बिगो असूल गरी दश हजार रुपैयाँसम्म जरियाना वा एक वर्षसम्म केद वा दुवै सजाय हुनेछ।

१०२६ | (५६)

(ग) दफा ४९ को खण्ड (ग) अन्तर्गतको कसूर गर्नेलाई प्रथ्येक चौपायाको देहायका दरले जरिवाना हुनेछ:-

(१) भेडा, बाघा जातको भए पाँच रूपैयाँदेरि पचास रूपैयाँसम्म।

(२) लाती जातको भए पाँच सय रूपैयाँदेरि एक हजार रूपैयाँसम्म।

(३) अन्य चौपाया भए दश रूपैयाँदेरि एक सय रूपैयाँसम्म।

(घ) दफा ४९ को खण्ड (घ), (ङ), (च), (छ) वा (ज) अन्तर्गतको कसूर गर्नेलाई कसूरसंग सम्बन्धित वन पेदावार जफत गरी देहाय बमोजिमको सजाय हुनेछ:-

(१) एकसय रूपैयाँसम्मको बिगो भए एक सय रूपैयाँसम्म जरिवाना।

(२) एक सय रूपैयाँदेरि माथि एक हजार रूपैयाँसम्मको बिगो भए बिगो बमोजिम जरिवाना।

९०२६ (५७)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(३) एक हजार रुपैयाँदेरि माथि पाँच हजार रुपैयाँसम्मको बिगो भए बिगो बमोजिम जरिवाना वा छ महीनासम्म केद वा दुवै।

(४) पाँच हजार रुपैयाँ भन्दा बढीको बिगो भए बिगोको दोडबर जरिवाना वा एक वर्षसम्म केद वा दुवै।

(५) दफा ४९ को खण्ड (२) अन्तर्गतको कसूर गर्नेलाई कसूरसंग सम्बन्धित वन पेदावार जफत गरी बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म केद वा दुवै।

(६) दफा ४९ को खण्ड (अ) वा (७) अन्तर्गतको कसूर गर्नेलाई पाँचसय रुपैयाँदेरि दरा हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म केद वा दुवै।

(८) दफा ४९ को खण्ड (ट) अन्तर्गतको कसूर गर्नेलाई कसूरको मात्रा हेरी प्रति बिरुदाको एक सय रुपैयाँसम्म जरिवाना हुनेछ र सोही कसूर पुनः गर्नेलाई कसूरको मात्रा

(५८)

अनुसार उक्त सजायमा एक हजार रुपैयाँसम्म थप जरिवाना समेत हुनेछ।

(ज) दफा ४९ को खण्ड (३) अन्तर्गतको कसूर गर्नेलाई बिगो असूल गरी पाँच हजार रुपैयाँसम्म जरिवाना वा छ महीनासम्म केद वा दुवै सजाय हुनेछ।

(झ) दफा ४९ को खण्ड (४) अन्तर्गतको कसूर गर्नेलाई प्रचलित कम्बनमा ठ्यवस्था भए अनुसार सजाय हुनेछ।

(ञ) दफा ४९ को खण्ड (५) अन्तर्गतको कसूर गर्नेलाई बिगो भए बिगो असूल गरी एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

(२) दफा १६ को उपदफा (१) अन्तर्गत कसूर गर्ने ठ्यक्ति वा सरकारी कर्मचारीलाई दश हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म केद वा दुवै सजाय हुनेछ।

५१. हेरानी गर्ने नियतले कठजा वा गिरफ्तार गर्नेलाई सजाय : (१) मनासिब माफिकको कारण नभई वनसम्बन्धी कार्य गर्ने कुनै कर्मचारी वा प्रहरी कर्मचारीले रीश इविले वा हेरानी गर्ने नियतले माल वस्तु कठजा गरेमा वा कसेलाई गिरफ्तार गरेमा त्यस्ता कर्मचारीलाई एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

१०२९ (५६)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(२) उपदफा (१) मा लेखिएका कर्मचारीको नियत रथस्तो थियो भन्ने कुरा प्रमाणित गर्ने भार उजुरवाला माथि रहनेछ।

५२. कर्तव्य पालन गदा बाधा अड्चन पु-याएमा : यस ऐन बमोजिम सरकारी कर्मचारीले आपनो पदीय कर्तव्य पालन गदा कसेले बाधा अड्चन पु-याएमा निजलाई एक हजार रुपैयाँसम्म जरिवाना वा छ महीनासम्म केद वा दुबै सजाय हुनेछ।

५३. कसूरदारलाई उम्काउनेलाई सजाय : यस ऐन अन्तर्गतको कसूर गर्नेलाई उम्काउने द्यक्तिलाई कसूरदारलाई हुने सरहको सजाय हुनेछ।

५४. दुरुसाहन दिनेलाई सजाय : यस ऐन अन्तर्गतको कसूर गर्न दुरुसाहन दिने वा मिलोमतो गर्ने द्यक्तिलाई कसूरदारलाई हुने सरहको सजाय हुनेछ।

परिच्छेद - १२ कसरको जाँचबुझ र कार्यविधि

५५. कसूर रोकन आवश्यक कारबाही गर्ने : कसेले यो ऐन बमोजिम सजाय हुने कसूर गर्न लागेको छ भन्ने रांका लागेमा वा कसूर गर्दैको अवस्थामा फेला पारेमा वनसम्बन्धी काम गर्ने कर्मचारी वा प्रहरी कर्मचारीले सो अपराध हुन नपाउने प्रबन्ध गर्नु पर्नेछ र सो कामको लागि चाहिँदो बल प्रयोग गरी आवश्यक कारबाही गर्न सक्नेछ।

५६. विशेष अधिकार : (१) यस ऐन अन्तर्गतको वनसम्बन्धी कसूरमा संलग्न कसूरदार वन दोत्रभित्र वा बाहिर पक्कन लाग्दा पक्कन नदिने वा पक्किसकेपछि पनि निजलाई छुटाई लैजान कसेले हलहुज्जत गरी कसूरदारलाई भगाई लैजाने

१०६० (६०)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लाग्नु हुनेछ।

अवस्था परी पक्कनेको ज्यान जोसिम हुने परिस्थिति भई हतियार नचलाई नहुने अवस्था पर्न आएमा वन सुरक्षाको लागि राटिएका कर्मचारीले घूँडा मुनी लाग्ने गरी गोली चलाउन सक्नेछ।

(२) राष्ट्रिय वन होत्रको जग्गा कसेले आवाद गरेको वा द्यस्तो जग्गामा घर, छाप्रो बनाइसकेको भए पनि जिल्ला वन अधिकृत वा निजले तोकेको वन अधिकृत वा वन सहायकले सो आवादी हटाउन वा घर, छाप्रो भटकाउन सक्नेछ र बाली समेत जफत गर्न सक्नेछ।

(३) उपदफा (२) मा जुनसुके कुरा लेखिएको भएतापनि यस ऐनले हुने अरु सजायमा सो उपदफामा लेखिएको कुराले कुनै असर पानै छैन।

५७. रानतलासीको अधिकार : (१) यस ऐन बमोजिम सजाय हुने कसूर भएको छ भन्ने मनासिब माफिकको कारण भएमा कम्तिमा वन सहायक दजाँसम्मको कर्मचारी वा सहायक प्रहरी निरीक्षक दजाँको कर्मचारीले कुनै स्थानको रानतलासी लिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम रानतलासी लिने द्यक्तिले रानतलासी लिनु पर्ने कारण खोली रानतलासी लिने स्थानको धर्नी वा तरकाल सो स्थान प्रयोग गरिरहेको द्यक्तिलाई, सो स्थानमा प्रवेश, गर्नु भन्दा अगावै सूचना दिएर मात्र रानतलासी लिनु पर्नेछ।

(३) उपदफा (१) बमोजिम रानतलासी लिँदा कम्तिमा दुई जना साही राती ती साहीहस्तको रोहवरमा रानतलासी लिनु पर्नेछ।

(४) मानिस बसोबास गरेको घरमा खानतलासी लिनु परेमा सो घरमा स्वास्नीमानिस भए हट्न सुचना र मौका दिनु पर्छ।

(५) यस दफामा लेखिएको कुनै कराले खानतलासी लिने कर्मचारीलाई सूर्यास्तदेखि सूर्योदय नभएसम्म मानिस बसोबास गरेको घरमा प्रवेश गर्न पाउने अधिकार हुने छैन।

स्पष्टीकरण : यो दफाको प्रयोजनको लागि "स्थान" भन्नाले पाल, डुङ्गा तथा विभिन्न किसिमका सवारीका साधनलाई समेत जनाउँछ।

५८. वन पेदावार र तत्सम्बन्धी मातृ वस्तु कठजा गर्ने
सबैने : (१) कुनै वन पेदावारको सम्बन्धमा यो ऐन उल्लङ्घन भएको छ भन्ने भरपर्दो कारण देखिएमा त्यस्तो वन पेदावार र कसूरसंग सम्बन्धित हतियार, डुङ्गा, सवारी तथा चौपायालाई वनसम्बन्धी कार्य गर्ने कुनै कर्मचारी वा प्रहरी कर्मचारीले कठजा गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम कठजा गर्ने कर्मचारीले सो कठजा गरिएको मालको विवरण रोली कसूरसंग सम्बन्धित ठ्यक्किलाई सो को भरपाई दिई त्यस्तो मालमा खास चिन्ह लगाई नाप जाँच गरी सक्भर चाँडो इलाका वन कार्यालय वा जिल्ला वन कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम कठजा गरिएको वन पेदावार बाहेकको ओजार, हतियार, डुङ्गा, सवारी, चौपाया इत्यादी तोकिएको दिन र स्थानमा दारिला गर्ने शर्तमा मालधनी वा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सदस्य वा स्थानीय भलादमीलाई जमानीको कागज गराई

१०६२ (६२)

कम्तिमा राजपत्रअनंकित द्वितीय प्रेणीको बन सहायक दर्जासम्मको कर्मचारीले स्पस्तो माल वस्तु छाडी दिन सक्नेछ।

५९. विना वारेन्ट गिरफतार गर्ने अधिकार : (१) बुने द्यक्तिले यस ऐन बमोजिम सजाय हुने कसूर गरेको वा गर्न लागेको छ र निजलाई गिरफतार नगरेमा निज भागी जाने सम्भावना छ भन्ने लागेमा बनसम्बन्धी काम गर्ने कर्मचारी वा प्रहरी कर्मचारीले निजलाई विना वारेन्ट गिरफतार गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम गिरफतार गरिएको द्यक्तिलाई सो गिरफतार गर्ने कर्मचारीले बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेने अधिकारी समझ उपस्थित गराउनु पर्नेछ।

६०. मुद्दाको तहकिकात र दायरी : (१) यस ऐन बमोजिम सजाय हुने कसूरसम्बन्धी मुद्दाको तहकिकात कम्तिमा राजपत्रअनंकित द्वितीय प्रेणीको बन सहायक दर्जाको कर्मचारीले गर्नेछ र मुद्दा हेने अधिकारी समझ सम्बन्धित बन कायांलयको नामबाट मुद्दा दायर गर्नेछ।

(२) उपदफा (१) बमोजिम मुद्दा दायर गर्दा सरकारी वकीलको राय सल्लाह लिनु पर्नेछ।

६१. श्री ५ को सरकार वादी हुने : यस ऐन अन्तर्गतको मुद्दा श्री ५ को सरकार वादी हुनेछ।

६२. कठजा गरिएको बन पेदावार, ओजार, हतियार, डुङ्गा, सवारी तथा चौपायाको माल धनी पता नलागेमा गर्ने : यस ऐन बमोजिम सजाय हुने कसूरसित सम्बन्धित माल वस्तुको धनी पता नलागेमा तहकिकात गर्ने कर्मचारीले कठजा गरिएको

9063 (६३)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

माल वस्तुको हकदार कुनै भए हकदावी गर्न आउनु भनी सबैले देरने ठाउँमा सात दिनको म्याद दिई सचना टाँस गर्नु पर्नेछ। उक्त माल वस्तु उपर हकदावी परे निर्णयको लागि मुद्दा हेने अधिकारी समझ पेश गर्नु पर्नेछ। उक्त माल वस्तु उपर हकदावी नपरे वा मुद्दा हेने अधिकारीबाट हकदावी पुग्ने नठहरी केसला भएमा र्यस्तो माल वस्तु श्री ५ को सरकारको हुनेछ।

६३. सडी गली जाने माल वस्तु र चौपाया लिलाम गर्न सकिने : यस ऐन अन्तर्गत सजाय हुने कसूरको सम्बन्धमा कड्जा गरिएका सडी गली जाने माल वस्तु वा संरक्षण प्रदान गर्न नसकिने अवस्थाका माल वस्तु र चौपायालाई नजिकको वन कार्यालय वा सुरक्षित स्थानमा रुपाई जिरुला वन अधिकृतले लिलाम धिक्री गर्न सक्नेछ। र्यसरी लिलाम धिक्रीबाट आएको रकम पछि ठहरे बमोजिम गर्ने गरी धरोटीमा आस्दानी बाँधिनेछ।

६४. पूर्पदासम्बन्धी द्यवस्था : (१) यस ऐन बमोजिम गिरफ्तार गरिएको द्यक्तिलाई एक वर्ष वा सो भन्दा बढी केदको सजाय हुन सक्ने वनसम्बन्धी मुद्दाको अभियोगमा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देरिएमा वा र्यस्तो प्रमाणबाट कसूरदार देरिने मनासिब माफिकको आधार देरिएमा र्यस्तो अभियुक्तलाई पूर्पदाको लागि थुनामा रारी कारबाही गर्नु पर्नेछ।

(२) उपदफा (१) मा लेखिए देरि बाहेकका अरु कसूरदारलाई निजलाई हुन सक्ने केद वा जरिवानाको उपल्लो हदसम्मको नगद धरौट वा जेथा जमानी दिए तारेखमा र दिन नसकेमा थुनामा रारी मुद्दाको पूर्पदा गर्नु पर्दै।

१०६४

(६४)

अधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

तर पटके कसूरदारलाई धरोटीमा छाडन
पाइने छैन।

(३) उपदफा (१) वा (२) बमोजिम
अभियुक्तलाई थुनामा राखी कारवाही गर्दा थुनामा
रहेका दिनहरूलाई केदमा गणना गरी कसूरदारलाई
हुनसक्ने सजायको हदभन्दा बढी दिन थुनामा
राख्न पाइने छैन।

६५. मुद्दा हेने अधिकारी : (१) यस ऐन अन्तर्गत दश
हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म केद
वा दुवै सजाय हुने मुद्दा जिल्ला वन अधिकृतले
कारवाही र किनारा गर्नेछ।

(२) उपदफा (१) बमोजिम जिल्ला वन
अधिकृतले मुद्दाको कारवाही र किनारा गर्दा विशेष
अदालत ऐन, २०३१ बमोजिमको कार्यविधि र
अधिकारको प्रयोग गर्नेछ।

(३) उपदफा (१) बमोजिम जिल्ला वन
अधिकृतले गरेको निर्णय उपर चित नबुझ्ने पक्षले
निर्णयको सुचना पाएको मितिले पेतीस दिनभित्र^{पुनरावेदन} अदालतमा पुनरावेदन गर्न सक्नेछ।

६६. बरामद भएको माल वस्तु जफत हुने : यो ऐन
बमोजिम सजाय हुने कसूर गरेको ठहरिएमा
कसूरमा बरामद भएका सबै बोझवाहक, ओजार,
चौपाया र अन्य साधनहरू जफत हुने छन्।

तर यिगो दश हजार रुपैयाँभन्दा कम्ति
मोल पनि वन पैदावार लादी ल्याउने ट्रेक्टर, ट्रक,
लहरी, मोटर र अन्य सवारी साधनको हकमा
त्यस्तो सवारी साधन जफत नगरी उक्त कार्य

(६५)

गर्नेताई अन्य दफाले हुने सजायमा दश हजार
रुपैयाँसम्म थप सजाय हुनेछ।

परिच्छेद - १३
विविध

६७. श्री ५ को सरकारको भू-स्वामित्व रहने : यस ऐन
बमोजिमको सामुदायिक वन, क्षुलियती वन तथा
धार्मिक वन होनेहरूमा श्री ५ को सरकारको भू-
स्वामित्व रहनेछ।

६८. वन प्रयोग गर्न सक्ने : (१) यस ऐनमा अन्यत्र
जुनसुकै कुरा लेखिएको भएतापनि राष्ट्रिय
प्राथमिकता प्राप्त योजना सञ्चालन गर्ने वनको
प्रयोग गर्नु बाहेक अन्य कुनै पनि विकल्प नभएमा
र त्यस्तो योजना सञ्चालन गर्दा वातावरणमा
उल्लेखनीय प्रतिकूल असर नपर्ने भएमा त्यस्तो
योजना सञ्चालन गर्नको निमित्त श्री ५ को
सरकारले सरकारद्वारा व्यवस्थित वन, संरक्षित वन,
सामुदायिक वन, क्षुलियती वन वा धार्मिक वनको
कुनै भाग प्रयोग गर्न स्वीकृति दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम वनको प्रयोग
गर्न स्वीकृति दिदा कुनै व्यक्ति वा समुदायलाई
कुनै हानि नोकसानी हुने भएमा श्री ५ को
सरकारले तत्सम्बन्धमा उपयुक्त व्यवस्था गरी
दिनु पर्नेछ।

६९. प्राविधिक सहयोग दिने : कुनै उपभोक्ता समूह, पट्टावाला, धार्मिक निकाय, समूह वा समुदाय वा निजी वनको धनीले सामुदायिक वन, क्षेत्रियती वन, धार्मिक वन वा निजी वनको विकास र संरक्षणको लागि कुनै प्राविधिक सहयोग भाग गरेमा सम्बन्धित जिल्ला वन अधिकृतले र्यस्तो प्राविधिक सहयोग उपलब्ध गराई दिन सक्नेछ।

७०. वन द्वेषमा प्रवेश निषेध : (१) वन संरक्षणको दृष्टिकोणबाट आवश्यक देखिएमा तोकिएको अधिकृतले राष्ट्रिय वन वा संरक्षित वनको सम्पूर्ण भाग वा कुनै भागमा निरिचित समयको लागि सुचना प्रकारित गरी प्रवेश निषेध गर्न सक्नेछ।

तर तोकिएको अधिकृतले तोकि दिएको बाटोबाट आवत जावत गर्न यसले कुनै प्रतिबन्ध लगाएको भानिने हैन।

(२) उपदफा (१) बमोजिम निषेध गरेको द्वेषमा निषेधाज्ञा उल्लङ्घन गरी प्रवेश गर्नेलाई पाँचसय रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म केद वा दुबै सजाय हुनेछ।

७१. असल नियतले काम गरेकोमा बचाउ : यस ऐनले दिएको अधिकारको प्रयोग असल नियतले गरेकोमा कुनै पनि सरकारी कर्मचारी ठपकिगत तबरले उत्तरदायि हुने हैन।

७२. नियम बनाउने अधिकार : यस ऐनका विभिन्न परिच्छेदमा उल्लेखित उद्देश्य पूर्ति गर्नको लागि श्री ५ को सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ।

७३. बाभिएमा गर्ने : यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरूमा लेरिएकोमा सोही बमोजिम र अस्मा प्रचलित क्रन्तु बमोजिम हुनेछ।

७४. सारेजी र बचाउ : (१) देहायका ऐनहरू सारेज गरिएका छन् :-

(क) बन ऐन. २०१८।

(ख) बन संरक्षण (विशेष ठयवस्था)

ऐन. २०२४।

(२) यो ऐन प्रारम्भ हुनु भन्दा अघि बन ऐन. २०१८ र बन संरक्षण (विशेष ठयवस्था) ऐन. २०२४ र उक्त ऐन बमोजिम बनाइएको नियम वा निकालिएको आदेश अन्तर्गत गरिएको काम यसे ऐन अन्तर्गत भए गरेको मानिनेछ।

लालमोहर सदर मिति २०४६।१०।५।२

आज्ञाले,
वेदव्यास क्षेत्री
श्री ५ को सरकारको सचिव

१०६८

(६८)

मुद्रण विभाग, सिंहदरबार, काठमाडौंमा मुद्रित ।
आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।